

तपाईंको सेवाहरू ... र तपाईंको जीवनको योजना बनाउनुहोस्!

तपाईंका लागि महत्त्वपूर्ण व्यक्तिहरूसँगको कुराकानीको क्रममा योजना बनाइन्छ। तपाईं तपाईंको जीवन कस्तो देखिन चाहनुहुन्छ भनेर पहिचान गर्नु तपाईंको लागि महत्त्वपूर्ण छ, त्यसैले तपाईंको सेवा संयोजकले तपाईंको योजना तपाईंले चाहे अनुसार लेख्न सक्नुहुन्छ।

DHHS सँग [तपाईंको सेवाहरूको योजना](#) बनाउन मद्दत गर्न समर्पित सहभागी योजना वेब पेज छ। यसमा तपाईंको अधिकारहरू बुझ्ने, प्रदायकहरूसँग काम गर्ने, र तपाईंको बैठकहरूको नेतृत्व गर्ने बारे जानकारी समावेश छ।



चार्टिङ द लाइफकोर्स (CtLC) प्रयोग गर्नुहोस्

DHHS ले तपाईंलाई आफ्नो सेवाहरूको बारेमा सोच्न र आफ्नो जीवनको योजना बनाउन मद्दत गर्न चार्टिङ द लाइफकोर्स उपकरणहरू प्रयोग गर्दछ। तपाईंले सहभागी योजना वेब पेजमा उपकरणहरू, टिप पानाहरू, र तिनीहरूको बारेमा भिडियोहरू फेला पार्नुहुनेछ।

व्यक्ति-केन्द्रित योजना च्याम्पियनहरूसँग CtLC मा डुब्नुहोस्

प्रभावकारी योजनाको बारेमा थप जान्न वा अरूसँग कुरा गर्न चाहनुहुन्छ?

मासिक CtLC कुराकानीमा सामेल हुनुहोस्!

DHHS ले CtLC उपकरणहरूले कसरी काम गर्छ भन्ने बारेमा मासिक CtLC छलफल आयोजना गर्दछ। हामी विचारहरू साझा गर्छौं, उदाहरणहरू देखाउँछौं, र समस्या समाधान गर्छौं। यो कुराकानी सहभागीहरू, परिवारका सदस्यहरू, सेवा संयोजकहरू, र संप्रदायहरूका लागि खुला छ। हामी तपाईंलाई उपकरणहरू प्रयोग गरेर र तपाईंको जीवन योजना बनाउन सफल हुन मद्दत गर्न चाहन्छौं।

जुममा छलफलहरू हुन्छन्। तिनीहरू प्रत्येक महिनाको **पहिलो मंगलबार दिउँसो 3:00 PM, केन्द्रीय समयमा आयोजित हुन्छन्**। तपाईंले लगइन जानकारी पाउन सक्नुहुन्छ:

- सहभागी योजना वेब पेज, व्यक्ति-केन्द्रित योजना च्याम्पियनहरू अन्तर्गत, सिकाउने अवसरहरू खण्डमा हुन्छ।
- क्यालेन्डर तलको [DDD होमपेज](#) मा छ।